

नोवल कोरोनाभाइरसको संक्रमणको बारेमा

■ नोवल कोरोनाभाइरसको संक्रमण भन्नाले ?

यो नोवल कोरोनाभाइरस (कोभिड-१९) सँग सम्बन्धित श्वासप्रश्वास प्रणालीमा हुने संक्रमण हो। खोकी या ज्वरो जस्ता लक्षणहरू देखा पर्ने, र अझ सिकिस्त पार्ने अवस्था पनि हुन सक्छ। सामान्यतया, वायुजनित संक्रमण (खोक्दा र हाच्छिउ गर्दा निस्कने थुकको छिटा द्वारा हुने संक्रमण) या संक्रमित ब्यक्ति संगको प्रत्यक्ष सम्पर्कबाट संक्रमण फैलिन्छ।

■ निम्न लक्षणहरू भएका ब्यक्तिले "बिदेशबाट फर्कनेहरू/ फर्केका लाई सम्पर्क गर्ने ब्यक्तिहरूको परामर्श केन्द्र" या पारिवारिक डाक्टर सँग परामर्श गर्नुहोस्।

- ज्येष्ठ नागरिक या दीर्घरोग भएका व्यक्तिमा ज्वरो तथा खोकी आदि रुघाको तुलनात्मक रूपमा हल्का लक्षण छ
- शारीरिक शिथिलता वा श्वासप्रश्वास जटिलता, उच्च ज्वरो इत्यादी कडा लक्षणहरू मध्ये कुनै एक लक्षण छ
- माथि उल्लेखित बाहेक, लामो समय देखि ज्वरो तथा खोकी जस्ता रुघाको तुलनात्मक रूपमा हल्का लक्षण छ परामर्शको परिणाम नोवल कोरोनाभाइरस संक्रमणको शंका भन्ने आयो भने, त्यहाँबाट विशेष चिकित्सा संस्थामा पठाईन्छ। मास्क लगाएर, सार्वजनिक यातायातको प्रयोग नगरिकन थप जाँच को लागि जानुहोस्।

"बिदेशबाट फर्कनेहरू/ फर्केका लाई सम्पर्क गर्ने ब्यक्तिहरूको परामर्श केन्द्र" हरुको सूची
https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/kenkou_iryuu/covid19-kikokusyasessyokusya.html



■ बहुभाषी परामर्श सेवा उपलब्ध परामर्श काउन्टर

AMDA मेडिकल परामर्श काउन्टर
<https://www.amdamedicalcenter.com/>



जापान भित्रको बहुभाषी दैनिक जीवन परामर्श काउन्टर

(जापानी भाषा/ सरल जापानी भाषा/ अंग्रेजी भाषा)

http://www.clair.or.jp/j/multiculture/association/consultation_list.html



■ नोवल कोरोनाभाइरस सम्बन्धि बहुभाषी जानकारी (सरल जापानी भाषा, अंग्रेजी भाषा)

<http://www.clair.or.jp/tabunka/portal/info/contents/114517.php>

(रोग सम्बन्धि, आर्थिक सहयोग सम्बन्धि, भिसा स्टाम्प सम्बन्धि, अन्य)



■ प्रत्येक व्यक्तिको संक्रमणको निवारण र फैलावटको रोकथाम गर्नु महत्वपूर्ण कुरा हो यदि ज्वरो वा रुघाखोकीको लक्षण देखापरेको छ भने, स्कूल वा काममा छुट्टि लिनुहोस्।

ब्यक्तिगत रूपमा गर्न सकिने रोकथामका उपायहरू

- बाहिर बाट फर्कने बित्तिकै हात धुने, मुख कुल्ला गर्ने
- अल्कोहल कीटाणुशोधन प्रयोग गरि हात र औलालाई कीटाणुमुक्त गर्ने
- भेन्टिलेसन राम्रो नभएको बन्द स्थान/ मानिसहरूको भिडभाड हुने स्थान/ नजिकबाट कुराकानी गर्ने या बोल्ने अवस्थाबाट जोगिने
- कोठालाई उचित तापक्रममा राख्ने र भेन्टिलेसनको प्रयोग गर्ने
- नियमित जीवनशैली अपनाउने र प्रशस्त आराम गर्ने
- सन्तुलित आहार र प्रशस्त पानी पिउने कुरामा ध्यान दिने



खोक्ने तरिका बाट फैलिन सक्ने संक्रमण रोकथामका उपायहरू

- खोकी तथा हाच्छिउ लाग्ने जस्ता लक्षणहरू देखा परेको छन् भने मास्क लगाउने
- मास्क नभएको खण्डमा खोक्दा वा हाच्छिउ गर्दा टिस्यू तथा हातको बाउलाले नाक-मुख छोप्ने



नोवल कोरोनाभाइरस सम्बन्धि टेलिफोन परामर्श सेवा उपलब्ध छ।

टेलिफोन नम्बर

मिति र समय

बार बजे

मिनेट ~

बजे मिनेट

सम्पर्क ठेगाना


नियमित रूपले हात धुने गरौ

साबुनलाई फिज निकाल्ने र निम्न तरिकाले हात धुने गरौ

हात धुनु अघिको तयारी

- ◆ नङहरू छोटो गरि काट्नु भएको छ?
- ◆ घडी वा औंठी फुकाल्नु भएको छ?

Check !



फोहोर जम्मा हुन सजिलो भागहरू

- ◆ औंलाको टुप्पो
- ◆ औंलाहरूको बीच भाग
- ◆ बुढी औंलाको वरिपरि
- ◆ नाडी
- ◆ हातको चारै परेको भाग


(१) साबुनलाई फिज निकाली हल्केला राम्रोसँग मिच्ने



(२) हातको पछाडिको भागलाई राम्रोसँग मिच्ने



(३) औंलाको टुप्पोलाई रगड्ने



(४) औंलाहरूको बीच भागमा धुने



(५) बुढी औंला र हल्केलालाई माड्ने



(६) नाडी धुने



साबुनलाई राम्रो सँग पखाली, सफा टावेलले हातलाई शुक्खा हुने गरि पुछौ